

फोहर तथा श्रांत (रिसाईकल गर्ने मिल्ने)हरु संकलन गारेने दिनहरुको क्यालेण्डर

बिहान ८:३० बजे सम्ममा संकलन स्थलमा पुर्याईसक्नु होला

वर्गीकरण	संकलन गारेने बारहरु	ध्यान दिनु पर्ने कुराहरु
<b>चुगा C कोर्ष</b> बासिन्दा संघको नाम	शिमोशिन्देन्, शिन्नाचि, स्युकु, नाकाशिन्देन्, हाशिमोतो, कामिशिन्देन्, होङ्गोउ, नाकाजुमा नाकानोउचि, नाकाआराई, वासिनोमिया, साकुरामोतो	
① जल्ने फोहर (तोकिएको थैलामा)	<b>हरेक हप्ताको मंगलबार र शुक्रबार</b>	रुखका हाँगा (काठ-पातहरु), मोटाई १० से.मि. भन्दा कम र लम्बाई ६० से.मि. भन्दा कम साईजमा काटेर मुठा पारेर, उक्त मुठामा बासिन्दा संघको नाम र आफ्नो नाम कागजमा लेखेर टाँसु पर्ने /
② कागजहरु ※ + (क्रस) अक्षर जस्तै गरी बाँधेर फ्याँ ※ पानी परेको बेलामा पनि संकलन गरि	○ अखबार/विज्ञापनका पत्रिका ○ पत्रिका/अन्य कागजहरु ○ ससाना कागजहरु ○ गत्ता (कार्टन बक्सका) ○ कागजका प्याकेटहरु	<b>हरेक महिनाको पहिलो र तेस्रो सोमबार</b>  <b>हरेक महिनाको दोश्रो र चौथो सोमबार</b> अखबार तथा विज्ञापनका पत्रिका बाँधेको बण्डल (मुठा) माथि (とちぎしよゆう) लेख्नु पर्ने / क्रस गरि बाँध्न नसकिने स-साना कागजहरु कागजको झोलामा राखेर डोरीले क्रस गरि बाँधेर अथवा झोलाको मुखलाई स्टिच गरेर फ्याँक्ने /
③ खाली डब्बा र खाली बोटलहरु (तोकिएको थैलामा) ※ खाने र पिउने (पाल्तु जनावरको खानेकुरा राखिएको पनि) वस्तु राखिएका मा	<b>हरेक महिनाको दोश्रो र चौथो बिहिबार</b>	ढक्कन चाँही फुकालेर (नजल्ने फोहोर) संग फ्याँक्ने /
④ पेट बोटल तथा खानेकुरा प्याक गरेका ट्रे (तोकिएको थैलामा) ※पेट बोटल र खानेकुरा प्याक गरिएका ट्रे लाई एउटै थैलामा राखे हुने /	<b>हरेक महिनाको पहिलो र तेस्रो बिहिबार</b>	ढक्कन चाँही फुकालेर (नजल्ने फोहोर) संग फ्याँक्ने /
⑤ नजल्ने फोहर (पारदर्शी अथवा भित्रपट्टी देख्न सकिने थैलामा राख्नु पर्ने / स्प्रे क्यान् हानीकारक फोहर	<b>हरेक महिनाको पहिलो, दोश्रो र चौथो बुधबार</b>	नजल्ने फोहर, स्प्रे क्यान्, हानीकारक फोहर(डाई ब्याट्री/थर्मोमिटर/लाईटर), हानीकारक फोहर (फ्लोरोसेन्ट ट्यूब/चिम)लाई चाँही बेग्ला-बेग्लै थैलामा राखेर फ्याँक्ने / स्प्रे क्यान् चाँही कम्तिमा २ ओटा प्वाल पारेर, सो प्वालको ओरिपरी मोटो पेनले गोलो घेरा बनाएर, पारदर्शी अथवा भित्रपट्टी देख्न सकिने थैलामा <b>स्प्रे क्यान् मात्र</b> राखेर फ्याँक्ने /
⑥ साना तथा घरेलु विद्युतीय उपकरण (पारदर्शी तथा भित्रपट्टी देख्न सकिने थैलामा) ※ब्याट्री चाँही हटाउनुपर्ने /	<b>हरेक महिनाको तेस्रो बुधबार</b>	अधिकतम नापका, ६० से.मि. भन्दा ठूला सामानहरु चाँही (भद्दा फोहर) वर्गमा पर्दछन् /